


परिचय

मुलुकका विभिन्न समुदायहरूका सीप, कला, संस्कृति र परम्परागत पेशालाई लक्षित गरी लगानी गर्ने वित्तीय संस्थाको आवश्यकता महसुस गरी गरिवीको रेखाभित्र रहेका समूह तथा परिवारहरूको आर्थिक उत्थानमा टेवा पुऱ्याउने उद्देश्यले सन् २००० देखि विभिन्न सहयोगी निकायहरूको सहयोगमा जनउत्थान प्रतिष्ठानले सामाजिक परिचालनको कार्य गर्दै आइरहेको थियो । त्यसबाट प्राप्त सिकाइ, अनुभव र त्यही विषयको अध्ययनका आधारमा यस क्षेत्रका क्रियाशील व्यक्तिहरू र जनउत्थान प्रतिष्ठानको संयुक्त प्रयासमा नयाँ ढाँचाको 'सामुदायिक वित्तीय' सेवा प्रदान गर्ने उद्देश्यले मिति २०६७ कार्तिक २२ गते नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेड (पछि वित्तीय संस्थामा रूपान्तरण भएको) मिति २०६७ कार्तिक २८ गतेदेखि केन्द्रीय कार्यालय बृटवल, रूपन्देहीबाट सञ्चालनमा आएको हो । यस संस्थाको मुख्य लक्ष्य स्थानीय श्रम, सीप र बचतलाई परिचालन गरी आर्थिक उपाजन गर्दै समावेशी वित्तीय प्रणाली मार्फत स्वाधीन अर्थतन्त्रको निर्माणमा टेवा पुऱ्याउनु रहेको छ ।

लघुवित्तको यो ढाँचालाई सबै भन्दा तल्लो तहसम्म पुग्न सक्ने गरिवी निवारणको उपयुक्त शैलीको रूपमा सन् २०१० र २०११ मा Global Microcredit Summit Campaign ले सम्मान गरेको छ भने लामो अनुसन्धान तथा प्रतिष्ठानको नमूना अभ्यासबाट प्रतिपादित 'सामुदायिक वित्तीय' सेवाको ढाँचालाई लघुवित्तको नविनतम परिमार्जनको रूपमा स्वीकार गरी तेस्रो पुस्ताको लघुवित्तका रूपमा चिनिने गरिएको छ । संस्थाले शुरु देखि नै ग्राहक संरक्षण नीति अवलम्बन गर्दै आएको छ भने समुदायलाई जलवायु परिवर्तन तथा विभिन्न प्रकोपको जोखिम बहन गर्न सक्ने बनाउन प्रारम्भिक चरणदेखि नै हरित लगानीको व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट यस्तो सेवाको सुरुवात गर्ने सम्भवत यो पहिलो संस्था हो ।

संस्थाको हालको कार्यक्षेत्र पश्चिम कञ्चनपुर देखि पूर्व पर्सासम्म ११ वटा तराईका र तीसँग जोडिएका ८ वटा पहाडी जिल्लाहरू समेत १९ वटा जिल्लाहरू रहेका छन् । संस्थाले ती जिल्लाहरूमा



रहेका ३९ वटा शाखा कार्यालयहरूबाट सामुदायिक वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाको तेस्रो रणनीतिक योजना (सन् २०२२-२०२८) अनुसार राष्ट्रिय स्तरमा काम गर्ने योजना राखिएको छ । यसले आफ्नो सेवा विस्तार गर्दा वित्तीय पहुँच नपुगेका पहाडी र पर्वतीय क्षेत्रका समुदायलाई प्राथमिकता दिने रणनीतिक लक्ष्य राखेको छ । उक्त रणनीतिमा समावेशी वित्तीय पहुँचका कार्यक्रम गर्दा सामाजिक तथा वातावरणीय व्यवस्थापनका अन्तर्राष्ट्रिय मापदण्डहरू अवलम्बन गर्ने, रैथाने सीप, कला र संस्कृतिमा आधारित स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने र जलवायु परिवर्तन तथा विपद व्यवस्थापनका सन्दर्भमा सामुदायिक उत्थान शीलता बढाउने ढाँचा तय गरिएको छ । रैथाने ज्ञान, सीप, कला र संस्कृतिको सम्बर्धन गर्दै अर्थतन्त्रसँग जोड्न र पुस्तान्तरण गर्ने स्थानीय सरकार र समुदायको समन्वयमा सम्भाव्य स्थानहरूमा रैथाने कला तथा संस्कृति सिकाई केन्द्र संचालन गर्ने योजना पनि राखिएको छ । लघुवित्त क्षेत्रमा पछिल्लो समय देखिएका सवालहरूलाई विभिन्न निकायहरूको समन्वयमा संस्थामा आवद्ध सदस्यहरूको वृहत्तर हित र संरक्षणको विशेष व्यवस्था गरिएको छ । सामुदायिक वित्तीय सेवालाई अझै ग्राहक/सदस्यमैत्री बनाउन वित्तीय तथा गैरवित्तीय सेवामा सुधार गर्ने, नियामक निकायको अनुमति लिई हरित षोड जारी गर्ने तथा वित्तीय सेवाको ढाँचालाई समुदायको आवश्यकता अनुसार परिमार्जन गर्ने लक्ष्य लिइएको छ ।

परिचलन

सीमान्तकृत तथा वञ्चित समुदायहरूमा सामाजिक-वित्तीय सेवाको पहुँच बढाउँदै गरिवी घटाउन योगदान पुऱ्याउनु ।

लक्ष्य

सीमान्तकृत तथा वञ्चित समुदायहरूका अधिकतम घर दैलोमै सामुदायिक वित्तीय सेवा पुऱ्याउन सक्षम एक आत्मनिर्भर सामुदायिक वित्तीय संस्था हुने ।

उद्देश्य

- ❖ वित्तीय पहुँच बाहिर रहेका सीमान्तकृत तथा वञ्चित समुदायलाई सामुदायिक वित्तीय सेवा प्रदान गर्ने र उनीहरूलाई आर्थिक गतिबिधिमा सलग्न गराउने ।
- ❖ विशेष गरी लक्षित समुदायका महिलाहरूको लागि रोजगारी र आय आर्जनको अवसर सृजना गर्ने कर्जा सुविधा उपलब्ध गराउने र गरिवीको स्तर घटाउन योगदान पुऱ्याउने ।
- ❖ विभिन्न अनौपचारिक सामुदायिक समूहहरू र समुदायमा आधारित संस्थाहरूलाई औपचारिक सामुदायिक बैंकिङ प्रणालीमा समेट्ने ।
- ❖ सामुदायिक बैंकिङ प्रणालीमा आवद्ध सदस्यहरूलाई उद्यमशीलताको विकास, वित्तीय सेवा, व्यवसायिक परामर्श र बैंकिङ अभ्यास आदिको माध्यमबाट उनीहरूको क्षमता अभिवृद्धि गर्ने ।
- ❖ स्थानीय तथा रैथाने सीप, कला र संस्कृतिमा आधारित आय आर्जनका क्रियाकलापमा लगानी गरी स्व-रोजगारलाई प्रवर्धन गर्ने ।
- ❖ भूमिहीन, द्वन्द्व पीडित, ऐतिहासिक रूपमा उपेक्षित र विस्थापित परिवार र व्यक्तिहरूलाई वित्तीय तथा अन्य सामुदायिक सेवाका माध्यमद्वारा पुनर्वास र सामाजिक पुनर्स्थापनामा सहयोग गर्ने ।
- ❖ रैथाने तथा पर्या-पर्यटन, सामाजिक उद्यमशीलता, हरित विकास, नवीकरणीय ऊर्जा, सामूहिक खेती तथा व्यवसाय जस्ता सामुदायिक परियोजनाहरूको प्रवर्धन गर्ने ।

वित्तीय संस्थानमा कसरी आवद्ध हुने ?

यस वित्तीय संस्थामा आवद्ध हुन चाहने व्यक्तिहरू (महिलालाई विशेष प्राथमिकता दिइने) ले कम्तीमा ५ जना जम्मा भई समूह प्रवेश पूर्व तालिम प्रदान गरिदिन निवेदन पेश गरेपछि सो तालिम सञ्चालन गरिन्छ । तालिममा उत्तीर्ण भएका सदस्यहरूले एक आपसको आर्थिक व्यवहार राम्रोसँग जानेको,



आफ्नो समूहको सामूहिक दायित्व बहन गर्नसक्ने गरी ५.५ जनाको समूह गठन गरी यस वित्तीय संस्थाको बैंकिङ समुदायमा आवद्ध हुन सकिन्छ । त्यस्तै विभिन्न सघसंस्था वा परियोजनाबाट प्रवर्धित अनौपचारिक सामुदायिक समूहहरू र समुदायमा आधारित समिति वा संस्थाहरूलाई यस संस्थामा आवद्ध गर्ने गरिन्छ । संस्थाले पछिल्लो समय व्यक्तिगत रूपमा पनि आवश्यकता अनुसार कर्जा+++ सेवा उपलब्ध गराउँदै आएको छ ।

संस्थाले प्रदान गर्ने सेवाहरू

संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न शाखा कार्यालयहरू वाट निम्नानुसारका वित्तीय तथा गैह्र वित्तीय सेवा प्रदान गर्दै आएको छ । ग्राहक सदस्यहरूलाई सहजरूपमा सेवा प्रदान गर्नका लागि काउन्टर र विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्दै आएको छ ।

कर्जा

संस्थाले धितो वा समूह जमानीमा विभिन्न किसिमका कर्जाहरू प्रवाह गर्ने गर्दछ । अर्थात् विपन्नसम्म पुग्न बैंकिङ समुदायको बैठकमै कर्जा उपलब्ध गराउँदै आएको छ । हाल संचालनमा रहेका कर्जाहरू निम्नानुसारका छन् । तर ग्राहक सदस्यको आवश्यकता अनुसार कर्जालाई परिष्कृत गरिन्छ । अझैले संस्थाले समूह जमानी तथा धितो जमानीमा बढीमा ७ लाखसम्मको कर्जा उपलब्ध गराउँछ ।

साधारण कर्जा

वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरूलाई घरायसी प्रयोजन, कृषि तथा पशुपालन

सँग सम्बन्धीत कार्यहरू र गैह्र व्यवसायीक रूपमा गरिने अन्य कार्यका लागि समूह जमानीमा कर्जा लगानी गरिन्छ ।

कृषि तथा पशुपालन कर्जा

वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरूलाई व्यवसायिक रूपमा कृषि तथा पशुपालन गरी आयआर्जन गर्ने उद्देश्यले समूह जमानीमा वा धितो जमानीमा कर्जा प्रदान गरिन्छ ।

लघुउद्यम/व्यवसाय कर्जा

परम्परागत पेशा भन्दा भिन्ने परियोजना तथा व्यवसाय प्रवर्धनका लागि लगानी गरिने क्षेत्रमा विशिष्टकरण गरी योजनागत रूपमा आफ्नो उद्यम सञ्चालन गर्ने सदस्यहरूलाई धितो वा बिनाधितो कर्जा लगानी गरिन्छ ।

पेशागत कर्जा

परम्परागत रूपमा सञ्चालन गर्दै आइरहेका व्यवसायलाई संरक्षण र प्रवर्धन गरी त्यसबाट अधिकतम लाभ लिने उद्देश्यले सञ्चालनमा रहेका व्यवसायलाई समूह जमानीमा वा समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरूलाई धितो जमानीमा कर्जा प्रदान गरिन्छ । यस्तो कर्जा रैथाने सीप, कला, ज्ञान र संस्कृतिसँग सम्बन्धित भएमा प्राथमिकता दिइने गरिन्छ ।

आवास कर्जा

संस्थामा आवद्ध रहेका वा नरहेका विपन्न वर्गका व्यक्तिहरूलाई स्थायी बसोबासलाई सुव्यवस्थित बनाउन सक्नु भन्ने उद्देश्यले आवास कर्जा प्रदान गरिन्छ । यो कर्जा समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरूलाई धितो जमानीमा कर्जा प्रदान गरिन्छ ।

शैक्षिक कर्जा

समूह सदस्यले आफ्ना एकाघरको व्यक्तिको अध्ययनलाई सहज बनाउन सक्नु भन्ने उद्देश्यले देश भित्र वा विदेशका कलेजमा गई उच्च शिक्षा हाँसिल गर्न वा प्राथमिक शिक्षा तथा तालिम प्राप्त गर्न धितो वा बिना धितो सहूलियत पूर्ण कर्जा प्रदान गरिन्छ । यस्तो सिकाई रैथाने सीप, कला, ज्ञान र संस्कृतिसँग सम्बन्धित भएमा प्राथमिकता दिइने गरिन्छ । यस्तो कर्जा छोटो अवधिको तालिमका लागि समेत उपलब्ध गराइन्छ ।

हरित/ऊर्जा कर्जा

हरित/ऊर्जा कर्जा वातावरणमैत्री परियोजनाहरूमा लगानी गर्न प्रदान गरिने विशेष कर्जा सुविधा हो जसले दिगोरूपमा हरित विकासलाई प्रवर्धन गर्छ । यस कर्जाबाट ग्राहकहरूले सौर्य ऊर्जा, बाँयोग्याँस, वायु ऊर्जा, सौर्य सिकाई प्रणाली, विद्युतीय चुल्हो जस्ता नवीकरणीय ऊर्जा प्राविधि अपनाउन र जलवायु परिवर्तनको असरलाई सम्बोधन गरी हरित रोजगारी सृजना हुने व्यवसायिक क्रियाकलाप सञ्चालन गर्नका लागि धितो वा बिना धितो सहूलियत पूर्ण कर्जा उपलब्ध गराइन्छ ।



मौसमी कर्जा

मौसमी वा बेमौसमी खेतीका लागि आवश्यक विउंजवन, मलखाद, कीटनासक औषधी आदि खरिद गर्न तथा मौसम अनुसारको व्यापार/व्यवसाय गर्न समूह सदस्यलाई बिना धितो कर्जा प्रदान गरिन्छ । यस्तो कर्जा समूह सदस्यलाई बैंकिङ समुदायको नियमित बैठकमै पनि उपलब्ध गराउन सकिन्छ ।

आकस्मिक कर्जा

समूहमा आवद्ध सदस्यहरूलाई प्राकृतिक वा अप्राकृतिक रूपमा आकस्मिक समस्या आईपरेमा त्यस्ता सदस्यलाई तत्काल समस्या निराकरण गर्न वा आयमूलक व्यवसाय पुनःसञ्चालन गर्नको निमित्त आकस्मिक कर्जा प्रदान गरिने छ । यस्तो कर्जा बैंकिङ समुदायको नियमित बैठकमै पनि उपलब्ध गराउन सकिन्छ ।

बचत

बचत गर्ने हाम्रो परम्परागत संस्कारलाई प्रवर्धन गर्न संस्थाले विभिन्न बचत योजनाहरू आकर्षक व्याजदरमा उपलब्ध गराउँदै आएको छ। समूह सदस्यहरूको परामर्शमा हाल निम्न बचत योजनाहरू सञ्चालनमा छन्। यस्ता बचत योजनाहरू समूह सदस्यहरूको आवश्यकता अनुसार परिमार्जन पनि गरिन्छ। संस्थाले बचतमा न्यूनतम ७५ प्रतिशत देखि अधिकतम ८८ प्रतिशतसम्म व्याज दिने गर्दछ। यी सबै बचतमा प्रत्येक तीन तीन महिनामा व्याज गणना गरी सावामा जोडिन्छ।

अनिवार्य समूह बचत

समूह सदस्यहरूले मासिक रूपमा न्यूनतम रु २०० का दरले अनिवार्य समूह बचत जम्मा गर्नुपर्दछ। सो रकम भन्दा माथि समूह बैठकले तय गर्न सक्छ।

समूह उपकार कोष बचत

समूह सदस्यहरूको निर्णयानुसार मासिक न्यूनतम रु १०० का दरले समूह उपकार कोष बचत जम्मा गर्नुपर्दछ। बैकिङ्ग समुदायको निर्णयबाट सङ्गित चन्दा, दण्ड जरिवाना, पुरस्कार तथा अन्य सामुहिक रूपमा प्राप्त हुने रकम यही कोषमा जम्मा गर्ने गरिन्छ र सामुहिक हितको कामका लागि खर्च गर्ने व्यवस्था रहेको छ।

व्यक्तिगत ऐच्छिक बचत

सदस्यहरूले आवश्यकता अनुसार आफ्नो व्यक्तिगत ऐच्छिक बचत खातामा जुनसुकै बेला बचत जम्मा गर्न र फिक्क पाउने व्यवस्था रहेको छ। तर यस बचत खातामा कम्तीमा रु १०० नगद मौज्जात अनिवार्य राख्नु पर्नेछ।

पेवा बचत

विशेष गरी महिलाहरूले भविष्यको लागि निजी रकम पेवा स्वरूप राख्ने प्रचलन रहि आएको छ। यसमा पनि जुनसुकै बेला बचत जम्मा गर्न र फिक्क पाउने व्यवस्था रहेको छ। तथापि यो बचत खातामा कम्तीमा रु १०० अनिवार्य राख्नु पर्नेछ।

शैक्षिक बाल बचत

समूह सदस्यले आफ्ना वा आफ्नो संरक्षणमा रहेका बालबालिकाको शैक्षिक हित जस्तै: भर्ना गर्न, मासिक शुल्क तिर्न, कापी किताब किन्न, ड्रेस किन्न वा अन्तिम परिक्षाको बेला परिक्षा शुल्क तिर्न वा अन्य शैक्षिक गतिविधिका लागि शैक्षिक बाल बचत खाता खोल्न सक्नेछन्।

पेन्सन तथा जीवन सुरक्षा बचत

समूह सदस्यहरूले अधिकतम १५ वर्षसम्मका लागि पेन्सन बचत गर्दै आएका छन्। त्यस्तै आफ्नो व्यवसायको लागि आवश्यक पर्ने पुँजी वृद्धि गर्न, कुनै पनि बेला आइपर्ने जोखिम बहन गर्न र भविष्यको सुरक्षा कवज बनाउनका लागि निर्यामित रूपमा निश्चित रकम खातामा राख्न सकिन्छ। १५ वर्षसम्म राख्न सकेमा जम्मा रकमको १०० प्रतिशत थप गरिने छ।

बीमा

आबद्ध समूह सदस्यहरूको लघु व्यवसाय तथा दैनिक जीवनमा आइपर्न सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ ऋणी तथा निजको श्रीमान् र श्रीमतीको कर्जा रकम बराबरको लघु बीमा र पशुधन बीमा सेवा प्रदान गरिरहेको छ।

विप्रेषण सेवा

यस वितीय संस्थाले स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्नका लागि विप्रेषण सेवा प्रदान गर्दै आएको छ। यसका लागि विभिन्न रैमेट संस्थाहरूसँग सहकार्य गरिएको छ। विप्रेषणबाट प्राप्त रकम ऐच्छिक बचत खातामा जम्मा गरी आवश्यकता अनुसार निकाल्न पाइने व्यवस्था छ। यसो गर्दा बचत पनि बढ्ने, व्याज पनि कमाइने र थप सहूलियत पनि प्राप्त हुने हुन्छ।

विद्युतीय माध्यमबाट बचत तथा किस्ता भुक्तानी

यस वितीय संस्थामा आबद्ध ग्राहकहरूले E-Sewa, Khalti तथा Connect IPS को माध्यमबाट नेपालको जुनसुकै स्थानबाट आफ्नो खातामा रकम जम्मा गर्न तथा



कर्जाको किस्ता भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। रकम जम्मा गरेपछि तुरुन्तै मोबाइल फोनमा एसएमएस आउने व्यवस्था गरिएको छ। अब छिटै मोबाइल बैकिङ्गको व्यवस्था पनि गरिंदै छ।

ग्राहक संरक्षण सेवाहरू

संस्थाले आबद्ध समूह सदस्यहरूको संरक्षणका लागि एक बेग्लै ग्राहक संरक्षण कोष खडा गरेको छ। उक्त कोषबाट निम्नानुसारका सेवाहरू प्रदान गरिन्छ।

- ❖ कर्जा वीमामा सदस्य तथा निजको श्रीमान्/श्रीमतीको मृत्युमा बाँकी कर्जा मिनाह र तिरेको रकम फिर्ता
- ❖ कार्याक्रिया खर्च र सुत्केरी स्याहार खर्च
- ❖ जलवायु परिवर्तनजन्य तथा प्राकृतिक प्रकोप राहत
- ❖ जनावरको आक्रमण वा विषालु जीवजन्तुको टोकाइको उपचार खर्च
- ❖ आय आर्जनका लागि दक्षता बढाउन सीप, उद्यमशीलता तथा वितीय पहुँच/परिचालन सम्बन्धि तालिम, व्यवसायिक परामर्श सेवा, अन्तर बैकिङ्ग समुदाय भ्रमण, वीउबीजन वितरण, सयुक्त बजार व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन
- ❖ रैथाने सीप, कला तथा संस्कृति जगेर्ना सम्बन्धि सिकाइ केन्द्र सञ्चालन तथा सम्बन्धित अन्य कार्य
- ❖ समस्याग्रस्त व्यवसाय उकास्न सहलियत पूर्ण कर्जा
- ❖ समूह सदस्यका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने तथा जीवन उपयोगी सीप सम्बन्धि कार्यक्रम
- ❖ उत्कृष्ट बैकिङ्ग समुदाय तथा उत्कृष्ट उद्यमी पुरस्कार
- ❖ ग्राहक सदस्यहरूको जीवन र व्यवसाय संरक्षण हेतु अन्य कार्य

गैह वितीय सेवाहरू

संस्थाको ढाँचा नै सामुदायिक वितीय सेवा भएकाले ग्राहक सदस्यको आवश्यकता पहिचान गरी कर्जा+++ सेवा उपलब्ध गराउँछ। कर्जा उपलब्ध गराए पछि सदस्ययोगिताका लागि चाहिने सीप र परामर्श निरन्तर रूपमा उपलब्ध गराइन्छ। प्रत्येक ग्राहक सदस्यलाई उद्यमी वा स्वरोजगार बनाउने लक्ष्य रहेकोले सोका लागि संस्था आफै र सम्बन्धित निकायहरूसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गरिन्छ। बैकिङ्ग समुदायलाई प्रत्येक ग्राहक सदस्य र परिवारको जीवन कै सुरक्षा कवचका रूपमा विकास गरिंदै जाने लक्ष्य रहेको छ। यसका लागि बैकिङ्ग समुदायको बैठक बस्ने समयसारिणी र छलफल गरिने विषयवस्तु समेटेर वार्षिक योजना/क्यालेण्डर तय गरिन्छ। प्रत्येक बैठकमा बचत र कर्जाका अलावा अनिवार्य रूपमा एउटा सामुदायिक वा व्यवसायिक विषयमा छलफल गरिन्छ। रैथानेमा गर्व गरौं भन्ने भावना अनुरूप रैथाने सीप, कला, ज्ञान तथा संस्कृतिको प्रवर्धनका विषयमा पर्याप्त छलफल हुने गरी व्यवस्था मिलाइने छ। कतिपय ग्राहक सदस्यलाई व्यक्तिगत तवरले नै परामर्श दिनु परेमा त्यसको व्यवस्था पनि गरिन्छ। विभिन्न विषयका लागि निश्चित सदस्यलाई जानकारी व्यक्तिका रूपमा क्षमतावान बनाइने छ। ग्राहक सदस्यको जीवनस्तरमा भएको सुधार प्रतिबिम्बित हुने गरी समयसमयमा घरधुरी समक्षेण वा जीवनस्तर मापन गरिने छ।

विभिन्न संघसंस्थाहरूसँगको सहकार्य

संस्थाले गैहवितीय कार्यका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। पछिल्लो समय उद्यमशीलता प्रवर्धन तथा वितीय परामर्शका लागि बुटवल वर्णज्य क्याम्पससँग र रैथाने सीप कला ज्ञानलाई सिकाई र व्यवसायमा जोड्नका लागि रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालसँग समझदारी गरेको छ।

वितीय संस्थाको कार्यक्षेत्र

प्रदेश	जिल्ला	शाखा संख्या
मधेश प्रदेश	पनौ	१
बागमती प्रदेश	चितवन	२
गण्डकी प्रदेश	गण्डापुर, तनहुँ	२
लुम्बिनी प्रदेश	मकवानपुर, रुपन्देही, कोशीपुर, दाङ, बाँके, सर्इया, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान	२४
कर्णाली प्रदेश	सुर्खेत, सल्यान	२
बुटवल उप प्रदेश	बैजाली, कञ्चनपुर, दैलेखपुर	६



■ संस्थाको हालको कार्य क्षेत्र

“रैथानेमा गर्व गरौं
स्थानीय उत्पादन र उपभोगको प्रवर्धन गरौं”



जनउत्थान सामुदायिक लघुवित्त वितीय संस्था लि.
Janautthan Samudayic Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वितीय संस्था (१५ जिल्ला कार्य क्षेत्र भएको)

केन्द्रीय कार्यालय : कालिकातगर, बुटवल-१०, रुपन्देही

फोन नं. : ०७९-४३८१७९, ४३८१६९

E-mail : info@jucbank.com.np Website: www.jucbank.com.np

हाम्रो अभियान, स्वाधीन अर्थतन्त्रका लागि समावेशी वितीय प्रणालीको निर्माण।